



टेम्केमैयुङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

अन्नपूर्ण, भोजपुर
१ नं. प्रदेश, नेपाल

प्राविधिक कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सुचना

(प्रथम पटक प्रकाशित मिति २०७५-०५-२३)

टेम्केमैयुङ गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यावस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ तथा टेम्केमैयुङ गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७५-०३-०१ गतेको निर्णय अनुसार यस गाउँपालिका देहायका सेवा, संख्या र योग्यता भएका प्राविधिक करारमा नियुक्ती गर्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिनको २ बजे सम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सुचना प्रकाशन गरिएको छ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

तपशील

क्र स	विज्ञापन नम्बर	पद	सेवा	संख्या	दस्तुर
१	०१-२०७५-७६	इन्जिनियर	प्राविधिक	१	१०००
२	०२-२०७५-७६	असिस्टेन्ट सब इन्जिनियर	प्राविधिक	२	५००
३	०३-२०७५-७६	अ न मि	स्वास्थ्य	२	५००

१) न्यूनतम शैक्षिक योग्यता:

क) इन्जिनियरको हकमा: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियर विषयमा स्नातक तह वा सो सरह गरि नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको हुनु पर्नेछ ।

ख) असिस्टेन्ट सब इन्जिनियरको हकमा: मान्यता प्राप्त शैक्षिक संस्थाबाट असिस्टेन्ट सब इन्जिनियर कोर्ष उत्तिर्ण गरेको हुनुपर्ने छ ।

ग) अ न मि को हकमा: मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ न मि वा सो सरह कोर्ष उत्तिर्ण गरेको हुनुपर्ने छ ।

२) दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरू: उम्मेवद्वार को व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद वा अन्यमा दर्ता भएको प्रतिलिपि र बैङ्क भौचर संलग्न हुनुपर्नेछ ।

नोट: विदेशी बोर्डबाट उत्तिर्ण गरेको भए समकक्षता निर्धारण गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

३) उमेर: १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

४) टेम्केमैयुङ गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यावस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ बमोजिम सर्ट लिस्टमा नाम छनौट भएका आवेदकहरू बाट लिखित, मौखिक परिक्षा लिइनेछ ।

५) दरखास्त दस्तुर बुझाउने: गाउँपालिकाको खाता नं २०४०३०२०१८१०३ मा जम्मा गरी भौचर दरखास्त साथ संलग्न गर्नुपर्नेछ ।

६) दरखास्त फारम पाइने स्थान: गाउँ कार्यपालिकाको कार्यालय वा Official Website: www.tyamkemaikumun.gov.np बाट Download गर्न सकिनेछ ।

७) दरखास्त बुझाउने स्थान: कार्यालय समयमा गाउँ कार्यपालिकाको कार्यालयमा तथा Email: temkemunbhp@gmail.com बाट समेत बुझाउन सकिने छ ।

८) करार सेवा अवधि: ६ महिना सम्मको हुनेछ ।

नोट: यो सुचना हाम्रो Official Website: www.tyamkemaikumun.gov.np बाट समेत हेर्न सकिनेछ ।